

नेपाल सरकार

युवा तथा खेलकुद मन्त्रालय

युवा तथा साना व्यवसायी स्वरोजगार कोष र

चौदोडीगढी म.न.पा./उ.म.न.पा./न.पा./गा. पा. बीच भएको सम्झौता

(सहकार्यमा आधारित साभेदारी कार्यक्रम)

युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सञ्चालन) नियमावली, २०७७ बमोजिम सञ्चालित युवा तथा साना व्यवसायी स्वरोजगार कोष (यस पछि प्रथम पक्ष भनिएको) का तर्फबाट अख्तियार प्राप्त कार्यकारी उपाध्यक्ष कार्यकारी निर्देशक शाखा प्रमुख श्री नर बहादुर साउदे

चौदोडीगढी १ तं. उदयपुर जिल्ला म.न.पा./उ.म.न.पा./न.पा./गा.पा. (यस पछि द्वितीय पक्ष भनिएको) का


तर्फबाट अख्तियार प्राप्त प्रमुख प्रशासकीय अधिकृत श्री धुवरज आचार्य बीच कोषको कर्जा लगानी तथा असूली कार्यविधि, २०७७ अन्तर्गत सहकार्यमा आधारित साभेदारी कार्यक्रम सञ्चालन गर्न तपसिलका शर्तहरूका अधिनमा रही दुवै पक्ष एकआपसमा राजीखुसी भई तपसिलका साक्षीहरूको रोहवरमा स्थानीय तहको ठेगानामा बसि यो सम्झौता पत्रमा हस्ताक्षर गरी एक एक प्रति लियौं दियौं।

तपसिल

- (१) सहकार्यमा आधारित साभेदारी कार्यक्रम प्रथम र द्वितीय पक्षको संयुक्त लगानीमा सञ्चालन हुनेछ।
- (२) सहकार्यमा आधारित साभेदारी स्वरोजगार कार्यक्रम सञ्चालन गर्न विपन्न वर्ग अन्तर्गतको कर्जाले स्वरोजगार तथा रोजगारी सिर्जना गर्नका लागि द्वितीय पक्षले ३.५ प्रतिशत वार्षिक व्याजदरमा पाँच वर्षका लागि रु. २००००००० (अक्षरेपी एचार्स लारव मात्र) प्रथम पक्षको KA 2.10 : YUWA TATHA SANA BAYBASAYI SWOROJGAR KOSH को राष्ट्रिय वाणिज्य बैंक लि., शाखा कार्यालय टेकु, काठमाडौंमा रहेको खाता नं. १७००१००१०२१०००००२ मा यो सम्झौता भएको मितिले ७ दिन भित्रमा जम्मा गर्नु पर्नेछ। द्वितीय पक्षले जम्मा गरेको रकममा प्रथम पक्षले १०० प्रतिशत रकम थप गरी वित्तीय संस्था तथा सहकारी संस्था मार्फत सम्बन्धित पालिकाका लक्षित समुदायका व्यक्तिलाई कर्जा लगानी गर्नेछ।
- (३) बुदा नं. २ अनुसार जम्मा भएको रकमको प्रथम पक्षले द्वितीय पक्षको चौदोडीगढी न.पा. नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक लि. बेल्टार, उदयपुर मा रहेको खाता नं. २३६०१००३०१०१०००२ मा वार्षिक ३.५% (प्रतिशत) व्याजदर त्रैमासिक रुपमा उपलब्ध गराउनेछ।
- (४) प्रथम पक्षले व्यवसायीलाई कर्जा लगानी गर्न स्थानीय तह वा स्थानीय तह भन्दा बाहिरको बैंक, वित्तीय संस्था तथा सहकारी संस्थालाई कर्जा प्रस्तावका लागि सूचना प्रकाशन गर्न सक्नेछ। सूचना प्रकाशन गर्दा द्वितीय पक्षका क्षेत्रमा पर्ने बैंक, वित्तीय संस्था तथा सहकारी संस्थालाई प्राथमिकता दिन सकिनेछ।
- (५) प्रथम पक्षबाट कोषको मापदण्ड पुरा भएका बैंक, वित्तीय संस्था तथा सहकारी संस्थालाई छनौट गरी बैंक, वित्तीय संस्थाहरूलाई बढीमा रु. ५ करोड सम्म र सहकारी संस्थाहरूलाई बढीमा रु. १ करोड सम्म कर्जा स्वीकृत गर्न सक्नेछ।
- (६) प्रथम पक्षले कर्जा स्वीकृत भएका बैंक, वित्तीय संस्था तथा सहकारी संस्थालाई ५० प्रतिशतका दरले दुई किस्तामा लगानी गर्न सक्नेछ।



- (७) प्रथम किस्ता बापतको कर्जा रकम सदुपयोगिता भएको अवस्थामा मात्र प्रथम पक्षले दोस्रो किस्ता बापतको ५० प्रतिशत रकम बैंक, वित्तीय संस्था तथा सहकारी संस्थालाई निकासा गर्नेछ ।
- (८) कोषबाट बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाको खातामा निकाशा भएको मितिले बढीमा दुई हप्ताभित्र छनौट वा स्वीकृत गरिएका ऋणीहरूलाई सम्बन्धित स्थानीय तहमा कर्जा लगानी गरि सक्नु पर्नेछ ।
- (९) वित्तीय संस्था र सहकारी संस्थाले परियोजनाको आधारमा कोषलाई बढीमा ५ वर्षभित्र कर्जा भुक्तानी गरिसक्नु पर्नेछ । वित्तीय संस्था र सहकारी संस्थाले कोषलाई त्रैमासिक किस्तामा साँवा र व्याज भुक्तानी गर्नु पर्नेछ ।
- (१०) कोषले वित्तीय संस्था तथा सहकारी संस्थाहरूलाई वार्षिक ४ प्रतिशतमा कर्जा लगानी गर्नेछ । बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाहरूले कोषको उद्देश्य अनुसार व्यक्तिहरूलाई वार्षिक ८% मा लगानी गर्नेछन् ।
- (११) व्यवसाय गर्न चाहने ऋणीहरूले प्रथम पक्षले उपलब्ध गराएको आशय पत्र कोषको Website: www.ysef.gov.np मा Log in गरी वा युवा स्वरोजगार mobile app मा online फारम भरी वा कोषले उपलब्ध गराएको आशय पत्र पूर्णरूपमा भरी कोषमा वा सम्पर्क कार्यालयमा बुझाउनु पर्नेछ ।
- (१२) व्यवसाय गर्न चाहने व्यक्ति कोषले तोकेको लक्षित समुदाय अन्तर्गत आर्थिक रूपले विपन्न महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारु, सीमान्तकृत, लोपोन्मुख, अल्पसङ्ख्यक, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, द्वन्द्वपीडित तथा पिछडिएको क्षेत्रका व्यक्ति वा समुदाय, गरीब किसान, मजदुर, सुकुम्वासी वा साना व्यवसायी हुनु पर्नेछ । विदेशबाट फर्केका व्यक्ति वा तालिम प्राप्त व्यक्तिहरूलाई कर्जा लगानी गर्नु पर्नेछ ।
- (१३) कोषले स्वीकृत गरेका आशय पत्रलाई कर्जा स्वीकृत भएका बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाहरूले कोषको नियमानुसार कर्जा लगानी गर्न सक्नेछन् ।
- (१४) सहूलियत व्याजदरमा प्रति व्यक्ति रु. दुई लाखसम्म आवधिक ऋण उपलब्ध गराउन सकिनेछ । समूहगत लगानी गर्नको लागि बढीमा १५ जनाको समूहमा प्रतिव्यक्ति रु. २ लाखभन्दा नबढ्ने गरी वित्तीय संस्था एवम् सहकारी संस्थाले सामूहिक रु. ३० लाखसम्म लगानी गर्न सक्नेछ ।
- (१५) बैंक, वित्तीय संस्था तथा सहकारी संस्था र कर्जाग्राहीको बीच भएको सम्झौता अनुसार कर्जाग्राहीले नियमित रूपमा किस्ता चुक्ता गरेपछि मात्र बुझाएको व्याजको साठी (६०) प्रतिशतले हुन आउने रकम कोषले बैंक, वित्तीय संस्था तथा सहकारी संस्था मार्फत सम्बन्धित ऋणीलाई अनुदान स्वरूप फिर्ता दिइनेछ ।
- (१६) प्रथम पक्षले ऋणी र ऋणीले सञ्चालन गरेको परियोजनाको वीमा गर्नेछ । १८ वर्ष पूरा भई ६० वर्ष सम्मका लक्षित समुदायका नेपाली नागरिकहरू यस कार्यक्रममा सहभागी हुन सक्नेछन् ।
- (१७) देहायका व्यवसायहरूमा कर्जा लगानी गर्न सकिनेछ ।
 - (क) व्यवसायिक खेती तथा पशुपक्षीपालन, दुधजन्य व्यवसाय, माछापालन, खानी तथा कृषिजन्य उद्योग र बहुमुल्य पत्थर उद्योग तथा अन्य व्यापार व्यवसाय,
 - (ख) रिक्सा, अटोरिक्सा, विद्युतीय रिक्सा, ठेलागाडा व्यवसाय, दुधजन्य व्यवसाय, प्लम्बिङ, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल, साना तथा घरेलु व्यवसाय, सिकर्मी तथा डकर्मी, रङ्ग रोगन, सिल्पकार, खुद्रा तथा किराना पसल सञ्चालन जस्ता स्वदेशी श्रम, सीप, ज्ञान एवम् सानो पूँजीबाट सञ्चालन गर्न सकिने सेवामुलक स्वरोजगार व्यवसाय,
 - (ग) स्थानीय सीप र कच्चा पदार्थमा आधारित तथा स्थानीय स्तरमा उत्पादन हुने वस्तुको व्यवसायीकरणमा योगदान पुग्ने व्यवसाय र परम्परागत सीपसँग सम्बन्धित व्यवसाय,
 - (घ) मूल्य श्रृंखलामा आधारित भएका व्यवसाय,
 - (ङ) घर बास (Home Stay), याफ्टीङ सम्बन्धी व्यावसाय,



- (१८) कोषबाट कर्जा लगानी गरेका बैंक, वित्तीय तथा सहकारी संस्था र ती संस्थाहरुले लगानी गरेका ऋणी तथा तिनीहरुले सञ्चालन गरेका परियोजना व्यवसायको स्वरोजगार कोष तथा स्थानीय तहबाट सयुक्त वा छुट्टाछुट्टै रूपमा स्थलगत अनुगमन गर्न सकिनेछ ।
- (१९) कर्जाको दुरुपयोग गरेको पाइएमा वा कोषको उद्देश्य अनुसार लगानी नगरेको पाइएमा कोषको खातामा जम्मा गर्न लगाउनु पर्ने दुवै पक्षको कर्तव्य हुनेछ । कर्जा असुली गर्ने दायित्व कर्जा लगानी गर्ने बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाको हुनेछ । कर्जा असुली सम्बन्धमा बैंक, वित्तीय तथा सहकारी संस्थाले आवश्यक सहयोगका लागि दुवै पक्षसँग माग गर्न सक्नेछ ।
- (२०) कोष सञ्चालक समितिबाट भएका निर्णयहरु यस सम्झौताका अभिन्न अङ्ग मानिनेछ ।
- (२१) दुवै पक्षको आपसी सहमतिमा यस सम्झौतामा उल्लेखित शर्तहरु संशोधन, फेरबदल वा थपघट गर्न सकिनेछ । यो सम्झौता पाँच वर्ष पछि नविकरण गर्न सकिनेछ ।
- (२२) यस सम्झौता कार्यान्वयन गर्दा सम्बन्धित पक्षहरु बीच कुनै विवाद भएमा आपसी सहमतिबाट विवादको समाधान गरिनेछ । आपसी सहमती अनुसार विवादको सहमती हुन नसकेमा प्रचलित कानून बमोजिम हुनेछ ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको तर्फबाट

नाम : नर बहादुर राउत

पद : कार्यकारी उपाध्यक्ष/कार्यकारी निर्देशक/शाखा प्रमुख

हस्ताक्षर :

साक्षी

१ नाम : चण्डीराज त्रेपात

पद : अ. अधिकृत हस्ताक्षर :

२ नाम : अंगिम श्रेष्ठ

पद : कर्जा असुली सहायक हस्ताक्षर :

चौदण्डी गढी

म.न.पा. / उ.म.न.पा. / न.पा. / गा.पा.को तर्फबाट

नाम : धुवराने आचार्य

पद : प्रमुख प्रशासकीय अधिकृत

हस्ताक्षर :

साक्षी

१ नाम : रविन्द्र राइ

पद : मेयर (प्रमुख) हस्ताक्षर :

२ नाम : रिता कुमारी चौधरी

पद : उप-मेयर (उपप्रमुख) हस्ताक्षर :

ईति सम्बत् २०६६ साल १२ महिना २६ गते ६ रोज शुभम् ।

